



Bank of the Year, ASIA 2021
Bank of the Year, Nepal
2017, 2018, 2020 & 2021

NMB Bank Crosses Milestone NPR 4 Billion Net Profit as Q4 earning Surges

KATHMANDU, NEPAL — NMB Bank Limited has published its financial results for the fourth quarter (Q4) of the Fiscal Year 2082/83, recording a historic milestone by entering the 'NPR 4 Billion Profit Club' for the first time.

Key Financial Highlights:

- Net Profit: Increased by 40.6% to NPR 4.01 billion (up from NPR 2.85 billion in the previous fiscal year).
- Distributable Profit: Stood at NPR 1.87 billion, with a distributable profit per common equity share of 9.08%.
- Net Interest Income (NII): Grew by 17.5% to NPR 9.42 billion (up from NPR 8.02 billion), driven by core banking growth and effective balance sheet management.
- Fee & Commission Income: Rose by 16.6% to NPR 2.83 billion due to expansions in digital and transaction banking.
- Net Trading Income: Recorded an impressive 89.0% increase to NPR 681.42 million, boosted by treasury and foreign exchange operations.
- Profitability Ratios: Return on Equity (ROE) improved to 11.58% (from 9.34%), while Return on Assets (ROA) rose to 1.04% (from 0.88%).

NMB Bank remains steadfast in delivering sustainable growth, enhancing digital financial services, and maximizing value for its customers, shareholders, and stakeholders.



एनएमबि बैंकद्वारा आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा रु. ४ अर्बभन्दा बढी खुद नाफा आर्जन

काठमाडौँ, नेपाल — एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक (Q4) को वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले पहिलोपटक खुद नाफा रु. ४ अर्बको कोसेढुङ्गा पार गर्दै ऐतिहासिक सफलता हासिल गरेको छ ।

प्रमुख वित्तीय झलकहरू:

- खुद नाफा: अघिल्लो वर्षको रु. २.८५ अर्बको तुलनामा ४०.६% ले वृद्धि भई रु. ४.०१ अर्ब पुगेको छ ।
- वितरणयोग्य नाफा: कुल वितरणयोग्य नाफा रु. १.८७ अर्ब रहेको छ भने प्रति शेयर वितरणयोग्य नाफा ९.०८% कायम भएको छ ।
- खुद ब्याज आम्दानी (NII): प्रभावकारी वासलत व्यवस्थापनका कारण खुद ब्याज आम्दानी १७.५% ले बढेर रु. ९.४२ अर्ब पुगेको छ ।
- शुल्क तथा कमिसन आम्दानी: डिजिटल र ट्रान्ज्याक्सन बैंकिङमा भएको वृद्धिसँगै शुल्क तथा कमिसन आम्दानी १६.६% ले बढेर रु. २.८३ अर्ब पुगेको छ ।
- खुद ट्रेडिङ आम्दानी: ट्रेजरी तथा वैदेशिक मुद्रा कारोबारमा भएको सुधारका कारण ट्रेडिङ आम्दानी ८९.०% ले वृद्धि भई रु. ६८१.४२ मिलियन पुगेको छ ।
- प्रतिफल दरहरू: पुँजी प्रतिफल र सम्पत्ति प्रतिफलमा सुधार भई क्रमशः ११.५८% र १.०४% रहेको छ ।